



प्रदेश राजपत्र

लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ६) मुकाम: बुटवल, भदौ १६ गते, २०७९ साल (अतिरिक्ताङ्क १४)

भाग ३

प्रदेश सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सूचना

प्रदेश सरकार (मन्त्रपरिषद्) को मिति २०७९।०५।१६ को निर्णयानुसार "प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७९" सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

१. मूल आदेशको दफा १ मा संशोधन: मूल आदेशको दफा १ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ:

“(१) यस आदेशको नाम "प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७९" रहेको छ ।”

२. मूल आदेशको दफा २ मा संशोधन: मूल आदेशको दफा २ को उपदफा (छ) र (ज) को सट्टा देहायको उपदफा (छ र ज) राखिएको छ:

“(छ) "समिति" भन्नाले दफा ३ बमोजिम गठित प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय विकास समिति सम्झनु पर्छ ।”

“(ज) "संग्रहालय" भन्नाले प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय सम्झनु पर्छ ।”

३. मूल आदेशको दफा ३ मा संशोधन: मूल आदेशको दफा ३ को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ:

“(१) संग्रहालयको संरक्षण तथा विकासको लागि प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय विकास समिति नामको देहाय बमोजिमको समिति गठन गरिएको छ ।

(क) मन्त्रालयको मन्त्री	- अध्यक्ष
(ख) जिल्ला समन्वय समिति पाल्पाका प्रमुख	- सदस्य
(ग) तानसेन नगरपालिका प्रमुख	- सदस्य
(घ) मन्त्रालयको सचिव	- सदस्य
(ङ) प्रमुख जिल्ला अधिकारी, पाल्पा	- सदस्य
(च) महाशाखा प्रमुख (संस्कृति हेर्ने) मन्त्रालय	- सदस्य
(छ) वडा अध्यक्ष, प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय रहेको वडा, तानसेन नगरपालिका	- सदस्य

- (ज) संस्कृति, संग्रहालय वा पुरातत्त्व विषयका विज्ञहरु मध्येबाट प्रदेश सरकारद्वारा मनोनीत एक जना - सदस्य
(झ) स्थानीय समाजसेवीहरु मध्येबाट प्रदेश सरकारद्वारा मनोनीत कम्तीमा एक जना महिला सहित दुई जना - सदस्य
(ञ) कार्यकारी निर्देशक - सदस्य सचिव”

४. मूल आदेशको दफा १७ मा संशोधन: मूल आदेशको दफा १७ को उपदफा (१) र (२) को सट्टा देहायको उपदफा (१) र (२) राखिएको छ:

“(१) समितिको कार्यालय पाल्पा जिल्लाको प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय क्षेत्रमा रहनेछ ।”

(२) समितिको कार्यालय “प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय” को नामबाट प्रचलित हुनेछ ।”

५. मूल आदेशको दफा १८क. थप: मूल आदेशको दफा १८ पछि देहायको दफा १८क. थप गरिएको छ:

“१८क. श्रीनगर सांस्कृतिक डबली र नुवाकोट सांस्कृतिक डबली प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय मातहत रहनेछ ।”

आज्ञाले,
दिपक राज नेपाल
सचिव